



०२/११
२०७९/११/३९
डिरेक्टर राज
सहायक प्रमुख जिल्ला अधिकारी

सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ३ बमोजिम
सार्वजनिक गरिएको विवरण

२०८१ बैशाख देखि असार मसान्तसम्म



स्वतः प्रकाशित



नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, म्याग्दी

सम्पादित प्रमुख क्रियाकलापहरुको विवरण

सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ३ बमोजिम
सार्वजनिक गरिएको विवरण

२०८१ बैशाख देखि असार मसान्तसम्म



नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, म्याग्दी

सम्पादित प्रमुख क्रियाकलापहरूको विवरण

प्रमुख जिल्ला अधिकारीको भनाई:

नेपालको संविधानको धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको विषयमा सूचना माग्ने र पाउने हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको छ । राज्यका कामकारबाही लोकतान्त्रिक पद्धति अनुरूप खुल्ला र पारदर्शी बनाई नागरिकको पहुँचलाई सरल र सहज बनाउन सूचनाको हक सम्बन्धी ऐन, २०६४ अनुसार सबै सार्वजनिक निकायले आफ्नो निकायसँग सम्बन्धित सूचनाहरू अद्यावधिक गरी राख्नुपर्ने र प्रत्येक ३/३ महिनामा सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था गरेको छ । सोही अनुसार जिल्ला प्रशासन कार्यालय, म्याग्दीबाट २०८१ बैशाख १ गते देखि असार मसान्तसम्म सम्पादन भएका कार्यहरूलाई अद्यावधिक गरी यो स्वतः प्रकाशन (Proactive Disclosure) प्रकाशन गरिएको छ । यसबाट जिल्ला प्रशासन कार्यालयले उक्त अवधिमा सम्पादन गरेका क्रियाकलापहरूको सूचनाका बारेमा आम नागरिक तथा सरोकारवालाहरूको सहज पहुँच अभिवृद्धि हुनेछ । राज्यबाट प्राप्त हुने सबै सेवा सुबिधाहरू सबै जनतालाई सरल र सहज रूपमा पारदर्शी ढंगबाट उपलब्ध गराउने तथा उपलब्ध सेवाहरूका बारेमा आम सरोकारवाला व्यक्ति तथा निकायलाई सु-सूचित गर्न यस कार्यालयका अतिरिक्त म्याग्दी स्थित सबै सार्वजनिक निकायहरूबाट सूचनाको हक सम्बन्धी ऐन अनुसार स्वतःप्रकाशन लाई नियमित गर्ने कार्यमा सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्य गरी नागरिकको सूचनाको हक स्थापित गर्नका लागि जिल्ला प्रशासन कार्यालय, म्याग्दीको अग्रसरता र प्रतिबद्धता रहेको छ ।

मिति २०८१/०३/३१

लक्ष्मण ढकाल
प्रमुख जिल्ला अधिकारी
म्याग्दी ।

स्वतः प्रकाशन
(Proactive Disclosure)

नेपालको संविधानको धारा २७ मा रहेको सूचनाको हक तथा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ मा हरेक सार्वजनिक निकायले आफ्ना गन्तव्यहरूको विवरण ३/३ महिनामा प्रकाशन गर्नु पर्ने व्यवस्था रहेको छ । यसका लागि ऐन र नियमावलीमा गरेका २० वटा शीर्षकहरू रहेका छन् । यसै कानूनी व्यवस्थाको पालनाका साथै जिल्लामा नेपाल सरकारको प्रतिनिधिका रूपमा रहेको जिल्ला प्रशासन कार्यालयले गरेका काम कारबाहीहरूको यथार्थ जानकारी आम नागरिकहरूमा होस भन्ने अभिप्रायका साथ यस कार्यालयबाट मिति २०८१ बैशाख देखि २०८१ असार मसान्तभित्र सम्पादन भएका कामको विवरण यहाँ प्रस्तुत गरिएको छ ।

३१ असार, २०८१

धिरेन्द्र राज पन्त
सूचना अधिकारी
जिल्ला प्रशासन कार्यालय, म्याग्दी



लक्ष्मण ढकाल
प्रमुख जिल्ला अधिकारी



धिरेन्द्र राज पन्त
सहायक प्रमुख जिल्ला अधिकारी
सूचना अधिकारी

Table of Contents

१.	जिल्ला प्रशासन कार्यालय म्याग्दीको स्वरूप र प्रकृति:	1
२.	कार्यालयको काम, कर्तव्य र अधिकार:	1
३.	जिल्ला प्रशासन कार्यालय म्याग्दीको सांगठनिक संरचना.....	3
४.	निकायबाट प्रदान गरिने सेवा:.....	4
५.	सेवा प्रदान गर्ने शाखा र जिम्मेवार अधिकारी:	10
१०.	कार्यालय प्रमुख र सूचना अधिकारीको नामथर र पद:	13
११.	ऐन, नियम, विनियम र निर्देशिकाको सूची:	14
१२.	आम्दानी खर्च तथा आर्थिक कारोवार सम्बन्धि आवधिक विवरण:	15
१३.	तोकिए बमोजिम अन्य काम	15
१४.	अघिल्लो आर्थिक वर्षमा सार्वजनिक निकायले कुनै कार्यक्रम वा आयोजना संचालन गरेको भइ सोको विवरण ।.....	15
१५.	जिल्ला प्रशासन कार्यालयको website	15
१६.	सार्वजनिक निकायले प्राप्त गरेको वैदेशिक सहायता, अनुदान एवं प्राविधिक सहयोग र सम्झौता सम्बन्धीत विवरण	15
१७.	बजेट तथा कार्यक्रम	15
१८.	सार्वजनिक निकायले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयवधि । 16	
१९.	सार्वजनिक निकायमा परेका सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिएको विषय ।	16
२०.	सार्वजनिक निकायका सूचनाहरू अन्यत्र प्रकाशन भएमा वा हुने भएको भए सोको विवरण:.....	16

स्वतः प्रकाशन जिल्ला प्रशासन कार्यालय, म्याग्दी

सूचनाको हक सम्बन्धी ऐन, २०६४को दफा ५(३) को नियम ३ बमोजिम प्रकाशित विवरण

१. जिल्ला प्रशासन कार्यालय म्याग्दीको स्वरूप र प्रकृति:

वि.सं. २००७ सालमा प्रजातन्त्रको प्रादुर्भाव पश्चात चुस्त एवं विकेन्द्रित प्रशासनको आवश्यकत महशुस गरी वडा हाकीमहरूको नियुक्ति भएको पाइन्छ। सोही बखत सामान्य प्रशासन र प्रहरी ऐनहरू निर्माण भएका थिए। यसै क्रममा गढी, गढा र गोश्वाराको रूपमा गृह प्रशासनको कार्य सञ्चालन भएको थियो। नेपालको संविधान, २०१९ अनुसार नेपाललाई १४ अञ्चल, ७५ जिल्ला र ५ विकास क्षेत्रमा विभाजन गरियो। उक्त ऐनको दफा ५ ले जिल्ला सामान्य प्रशासन सञ्चालन गर्न जिल्लामा एउटा जिल्ला प्रशासन कार्यालय रहने व्यवस्था गरे अनुसार म्याग्दी जिल्लामा पनि जिल्ला प्रशासन कार्यालयको स्थापना भएको हो।

वि.सं. २०७२ सालमा जारी भएको नेपालको संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गरी राज्यको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहमा विभाजन गरेको छ। जिल्ला प्रशासन कार्यालय नेपालको संविधानको अनुसूची-५ मा रहेको संघको अधिकार सूचीमा रहेको विषयमा सेवा प्रवाह गर्ने संघीय सरकारको महत्वपूर्ण प्रतिनिधि संस्था हो। प्रदेश र स्थानीय तहले पुर्ण रूपमा आफ्नो अधिकार प्रयोग गर्ने अवस्थामा नपुगुन्जेल जिल्लाका सबै कार्यालयहरूबीच आवश्यक समन्वय गराउने नेतृत्वदायी निकायको रूपमा जिल्ला प्रशासन कार्यालय क्रियाशील हुँदै आएको छ। तोकिएको जिम्मेवारी बाहेक अन्य निकायको क्षेत्रमा नसमेटिएका सबै क्षेत्रहरू समेतमा यसको भूमिका रहने हुँदा बहुआयामिक निकायको रूपमा समेत यो कार्यालय पर्दछ। एउटा जिल्लामा तीन तहका सरकारी संरचना स्थापना भईसकेको अवस्थामा अन्तर सरकारी कार्यालयहरू बीचको समन्वयमा संघीय सरकारको प्रतिनिधिको रूपमा प्रमुख जिल्ला अधिकारीको भूमिकालाई थप प्रभावकारी, सुस्पष्ट र संस्थागत गर्नु आवश्यक हुन गएको छ।

मूल ध्येय (vision):

म्याग्दी जिल्लामा शान्ति, सुव्यवस्था र अमनचयन कायम राख्दै शान्त र सुशासनयुक्त समाजको स्थापना गरी "समृद्ध नेपाल, सुखी नेपाली"को साझा राष्ट्रिय आकांक्षालाई साकार तुल्याउने।

उद्देश्य (Objective):

१. शान्ति, सुव्यवस्था र सुरक्षा (Peace, law , order and Security)
२. समन्वय (Coordination),
३. सुशासन (Good Governance)


२. कार्यालयको काम, कर्तव्य र अधिकार:

कार्यालयको उद्देश्य प्राप्त गर्न सन्दर्भमा जिल्ला प्रशासन कार्यालयका काम, कर्तव्य र अधिकारहरू देहाय बमोजिम रहेका छन्

- जिल्लामा शान्ति, सुव्यवस्था र सुरक्षा कायम राख्ने,
- आन्तरिक सुरक्षा सम्बन्धी नीती, योजना र कार्यक्रमको जिल्लास्तरमा कार्यान्वयन गर्ने,
- जिल्लास्तरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको परिचालन गर्ने,
- जिल्लास्तरमा नेपाली सेनासँग सुरक्षा समन्वय गर्ने,
- राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयसँगको समन्वय, सूचना सङ्कलन र विश्लेषण गर्ने,
- वंशजको आधारमा नेपाली नागरिकता जारी गर्ने,
- बैवाहिक अंगीकृत नागरिकता (महिलाका लागि) जारी गर्ने,
- नागरिकताको प्रतिलिपि जारी गर्ने,
- राहदानी सिफारिस तथा जारी गर्ने,
- राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्ने,
- कानून बमोजिम तोकिएका मुद्दाहरूको शुरु कारबाही र क्रिनारा गर्ने,
- जिल्लास्थित कारागारको सुपरिवेक्षण तथा अनुगमन गर्ने,
- गैरसरकारी संस्था दर्ता, नवीकरण र नियमन गर्ने,

- पत्रपत्रिका तथा छापाखाना दर्ता गर्ने,
- नाबालिग परिचयपत्र जारी गर्ने,
- विदेशी नागरिकको जिल्लामा उपस्थित र गतिबिधिको नियमन गर्ने,
- जिल्ला भित्र हुने विभिन्न कार्यक्रमको अनुमति एबम् उत्सवहरूमा सुरक्षा व्यवस्था मिलाउने,
- निजी सुरक्षा कम्पनीको दर्ता, नवीकरण एवं पुनःकार्यसञ्चालन अनुमति दिने,
- ड्रोन क्यामेरा (UAV/DRONE) उडानको अनुमति दिने,
- जिल्लामा जडान भएका व्यक्तिगत, संस्थागत र सार्वजनिक प्रयोजनका CCTV क्यामेराको लगत राख्ने र को सम्बन्धी वार्षिक प्रतिवेदन गृह मन्त्रालयमा पेश गर्ने,
- भारतीय तथा ब्रिटिश सेनामा कार्य गरी निवृत्त भएका व्यक्ति तथा उनीहरूको परिवारको नाम, थर ,उमेर फरक परेको विषयमा सिफारिस लगायत अन्य सिफारिस सम्बन्धी कार्य गर्ने,
- विस्फोटक पदार्थ आयातको सिफारिस र नियमन गर्ने,
- रसायनिक पदार्थ आयातको सिफारिस गर्ने,
- सवारी साधन सञ्चालन सम्बन्धी कानूनको कार्यान्वयन गर्ने,
- हातहतियार र खरखजानाको इजाजतपत्र सम्बन्धी सिफारिस र नियन्त्रण गर्ने,
- शान्ति सुरक्षाको लागि प्राप्त निवेदन उपर कारवाही गर्ने,
- गुनासो तथा विविध उजुरीको सम्बोधन गर्ने,
- दलित, जनजाति आदि सिफारिस गर्ने,
- भ्रष्टाचार नियन्त्रण गर्ने,
- कल्याण धन र बेवारिसे धनको व्यवस्थापन गर्ने,
- चिट्ठा, जुवा आदिको नियन्त्रण गर्ने,
- सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, सार्वजनिक अपराध आदिको नियन्त्रण गर्ने,
- लागूआषध नियन्त्रण गर्ने,
- पुरस्कार तथा सजाय सम्बन्धी कारबाही र सिफारिस गर्ने,
- विभिन्न सरकारी कार्यालयहरूसँग समन्वय, निरीक्षण तथा अनुगमन गर्ने,
- स्थानीय प्रशासनको सञ्चालन गर्ने,
- जिल्ला भित्र रहेका नेपाल सरकारका सबै सम्पत्तिको रेखदेख, सम्भार तथा मर्मत गर्ने गराउने,
- विपद् व्यवस्थापन गर्ने,
- कर्मचारी प्रशासन सम्बन्धी (बडुवा समितिको सचिवालयको रूपमा) कार्य गर्ने,
- द्वन्द्व प्रभावितको पहिचान तथा राहत वितरण गर्ने,
- निर्वाचन सम्बन्धी गृह मन्त्रालय र निर्वाचन आयोगको आदेश निर्देशन कार्यान्वयन गर्ने,
- जग्गा अधिग्रहण ,मुआब्जा निर्धारण तथा वितरण गर्ने,
- आयोजना निर्माणमा सहजीकरण तथा समन्वय गर्ने,
- जिल्लामा सञ्चालित विकास निर्माण कार्यमा सहयोग र समन्वय गर्ने,
- नेपाल सरकारबाट भएका निर्णय र आदेशको कार्यान्वयन गर्ने, गराउने,
- जिल्लामा अन्य निकायलाई प्रष्ट नतोकिएको भैपरी आउने कार्यसम्पादन गर्ने ।

३. जिल्ला प्रशासन कार्यालय म्याग्दीको सांगठनिक संरचना



स्वतः प्रकाश

४. निकायबाट प्रदान गरिने सेवा:

यस कार्यालयबाट प्रदान गरिने सेवाहरू कार्यालयको नागरिक बडापत्रमा उल्लेख भए बमोजिम रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय, म्याग्दीको नागरिक वडापत्र

सि.नं.	सेवाको किसिम	सेवा प्राप्त गर्ने तरिका/आवश्यक कागजात	दस्तुर	समय	सम्बन्धित शाखा	जिम्मेवार कर्मचारी अधिकारी	गुनासो सुन्ने अधिकारी
१.	नागरिकताको प्रमाण-पत्र						
	१) नेपाली नागरिकताको प्रमाण पत्र लिन ।	<ul style="list-style-type: none"> अनुसूची १ बमोजिमको विवरण भरी सम्बन्धित स्थाननिय तहबाट फोटो समेत प्रमाणित गरेको आवेदन फाराम । आमा र बाबु वा आफ्नो वंशज तर्फका तीनपुस्ता भित्रका नातेदारको नागरिकताको प्रमाण पत्र । जन्म दर्ताको प्रमाण पत्र/शैक्षिक योग्यताको प्रमाण पत्र । सनाखतको लागि एकाधरका अभिभावक । स्पष्ट मुखाकृती (दुबैकान) देखिने हालसालै खिचिएको अटो साइजको स्तरीय फोटो २ प्रति । विवाहित महिलाको हकमा पतिको नागरिकता र विवाह दर्ताको प्रमाण पत्र समेत । महिलाको हकमा पति, सासू, जेठाजु वा देवर मध्ये कसैको सनाखत र माइती पट्टिको आमा वा बाबु, दाजु वा भाईको नागरिकताको प्रमाण पत्र । विवाहित पुरुषले पत्नीको नाम समावेश गर्ने भए विवाह दर्ता प्रमाण पत्र, पत्नीको ना.प्र.प. 	अनुसूची फाराममा रु.१० को टिकट	सोही दिन	नागरिकता शाखा	सम्बन्धीत शाखाका शाखा प्रमुख,सहायक प्रमुख जिल्ला अधिकारी	प्रमुख जिल्ला अधिकारी
	ख) बसाई सराईको आधारमा ना.प्र.प. लिन	<ul style="list-style-type: none"> अनुसूची-२ बमोजिमको सिफारिस बसाई सराई दर्ताको प्रमाण पत्र । जग्गाधनी प्रमाण पुर्जा, नभएमा पानी, विजुली टेलिफोन महशुल कार्ड आदि प्रमाण पत्र । पहिलेको नागरिकताको प्रमाण पत्र । 	रु. १३ को टिकट	सोही दिन	नागरिकता शाखा	सम्बन्धीत शाखाका शाखा प्रमुख,सहायक प्रमुख जिल्ला अधिकारी	प्रमुख जिल्ला अधिकारी
	ग) वैवाहिक अङ्कित नागरिकताको हकमा	<ul style="list-style-type: none"> अनुसूची ७ बमोजिमको विवरण भरी सम्बन्धित स्थाननिय तहबाट फोटो समेत प्रमाणित गरेको आवेदन फाराम । पतिको नागरिकता प्रमाण पत्र । विवाह दर्ताको प्रमाण पत्र । आफू जन्मेको मुलुकको नागरिकता त्याग गर्न कारवाही चलाएको प्रमाण/निस्सा । सनाखतको लागि पति । स्पष्ट मुखाकृती (दुबैकान) देखिने हालसालै खिचिएको अटो साइजको स्तरीय फोटो २ प्रति । 	रु. १३ को टिकट	सोही दिन	नागरिकता शाखा	सम्बन्धीत शाखाका शाखा प्रमुख,सहायक प्रमुख जिल्ला अधिकारी	प्रमुख जिल्ला अधिकारी
	घ) नागरिकता प्रतिलिपि	<ul style="list-style-type: none"> सम्बन्धित स्थाननिय तहबाट फोटो समेत प्रमाणित गरी नागरिकता प्रमाण पत्र नम्बर र मिति समेत उल्लेख भएको निर्धारित अनुसूचि-२ फाराम । स्पष्ट मुखाकृती (दुबैकान) देखिने हालसालै खिचिएको अटो साइजको स्तरीय फोटो २ प्रति । भूचित्र, च्यातिएको वा पुरानो नागरिकता प्रमाण पत्र । 	रु. १३ को टिकट	सोही दिन	नागरिकता शाखा	सम्बन्धीत शाखाका शाखा प्रमुख,सहायक प्रमुख जिल्ला अधिकारी	प्रमुख जिल्ला अधिकारी

	ड) नागरिकताको अभिलेख प्रमाणीकरण	<ul style="list-style-type: none"> सम्बन्धित/सरोकारवाला,निकटतम ब्यक्तिको निवेदन वा कुनै कार्यालयको पत्र । सम्बन्धित ब्यक्तिको नागरिकताको प्रमाण पत्र । 	व्यक्तिगत निवेदनको हकमा रु. १० को टिकट ।	सोही दिन	नागरिकता शाखा	सम्बन्धीत शाखाका शाखा प्रमुख,सहायक प्रमुख जिल्ला अधिकारी	प्रमुख जिल्ला अधिकारी
	च) पति/पत्नीको नाम, थर समावेश	<ul style="list-style-type: none"> स्थाननिय तहबाट फोटो समेत प्रमाणित गरेको निर्धारित अनुसूची फाराम । सक्कलै नागरिकता प्रमाण पत्र । विवाह दर्ताको प्रमाण पत्र । सनाखतको लागि पति वा एकाघरको अभिभावक । पति/पत्नीको नागरिकताको प्रमाण पत्र । 	रु. १२ को टिकट	सोही दिन	नागरिकता शाखा	सम्बन्धीत शाखाका शाखा प्रमुख,सहायक प्रमुख जिल्ला अधिकारी	प्रमुख जिल्ला अधिकारी
	छ) कर्मचारी परिवारको नाताले ना.प्र.प.लिन	<ul style="list-style-type: none"> कर्मचारी कार्यरत रहेको ठेगाना को स्थाननिय तहबाट प्रमाणित अनुसूची फाराम । सम्बन्धित कार्यालयको सिफारिस । बाबु वा आमाको नागरिकताको प्रमाण पत्र । जन्मदर्ता/शैक्षिक योग्यताको प्रमाण पत्र 	रु. १० को टिकट	सोही दिन	नागरिकता शाखा	सम्बन्धीत शाखाका शाखा प्रमुख,सहायक प्रमुख जिल्ला अधिकारी	प्रमुख जिल्ला अधिकारी
	ज) सम्बन्ध विच्छेद वा मृत्यु पश्चात हालको पतिको नाम, थर बतन कायम गर्न	<ul style="list-style-type: none"> सम्बन्धित स्थाननिय तहबाट फोटो समेत प्रमाणित गरेको निर्धारित अनुसूची फाराम । क हालको पतिको नागरिकताको प्रमाण पत्र । पूर्व पतिको मृत्यु दर्ता प्रमाण पत्र । हालको पतिसँग विवाह दर्ताको प्रमाण पत्र । सम्बन्ध विच्छेद भए अदालतको फैसला । सम्बन्ध विच्छेद प्रमाण पत्र । नागरिकता प्रमाण पत्र । स्पष्ट मुखाकृती (दुबैकान) देखिने हालसालै खिचिएको अटो साइजको स्तरीय फोटो २ प्रति । 	रु. १२ को टिकट	सोही दिन	नागरिकता शाखा	सम्बन्धीत शाखाका शाखा प्रमुख,सहायक प्रमुख जिल्ला अधिकारी	प्रमुख जिल्ला अधिकारी
२	प्रशासन फाँट						
	क) नाबालक परिचय पत्र	<ul style="list-style-type: none"> सम्बन्धित स्थाननिय तहबाट फोटो समेत प्रमाणित गरेको निर्धारित फाराम । फोटो समेत प्रमाणित गरी नाबालक सँग नाता खुल्ने अभिभावकको नाता प्रमाणित । आमा/बाबुको नेपाली नागरिकताको प्रमाण पत्र । जन्मदर्ता प्रमाण पत्र/शैक्षिक योग्यताको प्रमाण पत्र । 	रु. १० को टिकट	सोही दिन	प्रशासन शाखा	सम्बन्धीत शाखाका शाखा प्रमुख,सहायक प्रमुख जिल्ला अधिकारी	सहायक प्रमुख जिल्ला अधिकारी

ख) पेन्सन सिफारिस नामसारी एवं पारीवारिक विवरण प्रमाणित	<ul style="list-style-type: none"> ➤ सम्बन्धित स्थाननिय तहवाट फोटो प्रमाणित गरेको सिफारिस । ➤ सम्बन्धित वडाको सर्जमिन मुचुल्का । ➤ नागरिकताको प्रमाण पत्र । ➤ पेन्सन पट्टा वा अन्य सम्बन्धीत प्रमाण पत्र । ➤ स्पष्ट मुखाकृती (दुवैकान) देखिने हालै खिचिएको स्तरिय फोटो २ प्रति । ➤ नाता प्रमाणित । ➤ मृतकको हकमा मृत्यु दर्ता प्रमाण पत्र । ➤ पारिवारिक सबै सदस्यहरुको नागरिकताको प्रमाण पत्र । 	रु. १० को टिकट	सोही दिन	प्रशासन शाखा	सम्बन्धीत शाखाका शाखा प्रमुख,सहायक प्रमुख जिल्ला अधिकारी	सहायक प्रमुख जिल्ला अधिकारी
घ) अन्य विवरण प्रमाणित	<ul style="list-style-type: none"> ➤ रितपूर्वकको निवेदन । ➤ सम्बन्धित स्थानिय तहको सिफारिस । ➤ सम्बन्धित प्रमाण पत्र वा कागजातको फोटोकपी । ➤ सम्बन्धित स्थानिय निकायको नाता प्रमाणित । ➤ मृतकको हकमा मृत्यु दर्ता प्रमाण पत्र । ➤ परिवारका सदस्यहरुको नागरिकताको प्रमाण पत्र । 	रु. १० को टिकट	सोही दिन	प्रशासन	सम्बन्धीत शाखाका शाखा प्रमुख,सहायक प्रमुख जिल्ला अधिकारी	प्रमुख जिल्ला अधिकारी
ङ)जनजाती प्रमाणित	<ul style="list-style-type: none"> ➤ रितपूर्वकको निवेदन । ➤ नागरिकता/जन्म दर्ता प्रमाण पत्र ➤ सम्बन्धित स्थानिय निकायको सिफारिस । 	१० को टिकट	सोही दिन	प्रशासन	सम्बन्धीत शाखाका शाखा प्रमुख,सहायक प्रमुख जिल्ला अधिकारी	प्रमुख जिल्ला अधिकारी
च) पत्रिका दर्ता	<ul style="list-style-type: none"> ➤ अनुसूची बमोजिमको निवेदन ➤ रु. १० को टिकट टाँस गर्ने । ➤ प्रकाशक तथा सम्पादकको नागरिकता । ➤ सम्पादकको एस.एल.सी.देखि स्नातक तह सम्म पास गरेको शैक्षिक योग्यताको प्रमाण पत्र । ➤ तीन प्रति पासपोर्ट साइजको फोटो । ➤ प्रेस सङ्गति पत्र । ➤ प्रहरी प्रतिवेदन । ➤ सूचना विभागको पत्र । 	रु. १० को टिकट	सोही दिन	प्रशासन	सम्बन्धीत शाखाका शाखा प्रमुख,सहायक प्रमुख जिल्ला अधिकारी	प्रमुख जिल्ला अधिकारी
छ) छापाखाना	<ul style="list-style-type: none"> ➤ अनुसूची १ बमोजिमको ढाँचामा रु.१० को टिकट राखी फोटो सहितको निवेदन । ➤ नेपाली नागरिकताको प्रमाण पत्र । ➤ प्रहरी प्रतिवेदन । 	रु. १० को टिकट	सोही दिन	प्रशासन शाखा	सम्बन्धीत शाखाका शाखा प्रमुख,सहायक प्रमुख जिल्ला अधिकारी	प्रमुख जिल्ला अधिकारी

	ज) हातहतियारको इजाजत पत्र	<ul style="list-style-type: none"> ➤ तोकिए बमोजिमको ढाँचाको निवेदन - अनुसूची १ । ➤ नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपी । ➤ प्रहरी प्रतिवेदन । ➤ चिकित्सकबाट प्रमाणित निरोगीता (मानसिक स्वस्थता) को प्रमाण पत्र । 	रु. १० को टिकट	सोही दिन	प्रशासन शाखा	सम्बन्धीत शाखाका शाखा प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी	प्रमुख जिल्ला अधिकारी
	झ) हातहतियारको नामसारी	<ul style="list-style-type: none"> ➤ रितपूर्वकको निवेदन । ➤ लिने/दिने दुबैको नागरिकताको प्रमाण पत्र । ➤ सक्कलै लाइसेन्स ➤ चिकित्सकबाट प्रमाणित निरोगीताको पत्र ➤ चालचलन गतिविधि बुझिएको पत्र । ➤ मृतक ब्यक्तिबाट नामसारी लिने भए हकदारहरुको मन्जुरीनामा र सनाखत ➤ मृतकको मृत्यु भएको ६ महिना भित्र हकवालाले निवेदन दिई सक्नु पर्ने । ➤ मृतकको मृत्यु दर्ता प्रमाण पत्र । 	रु. १० को टिकट	सोही दिन	प्रशासन शाखा	सम्बन्धीत शाखाका शाखा प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी	प्रमुख जिल्ला अधिकारी
	ञ) हातहतियार नवीकरण	<ul style="list-style-type: none"> ➤ रु. १० को टिकट सहितको निवेदन । ➤ सक्कलै इजाजत पत्र । 		सोही दिन	प्रशासन शाखा	सम्बन्धीत शाखाका शाखा प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी	प्रमुख जिल्ला अधिकारी
	ट) शैक्षिक योग्यताको प्रमाण पत्रको आधारमा नाम, थर उमेर संशोधन	<ul style="list-style-type: none"> ➤ सम्बन्धित ब्यक्तिको निवेदन । ➤ एस.एल.सी. उत्तीर्ण भएको शैक्षिक योग्यता (मार्कसिट) प्रमाण पत्र । ➤ फोटो समेत प्रमाणित गरेको सम्बन्धित स्थानीय तहको सिफारिस । ➤ शिक्षा विकास तथा समन्वय ईकाइको सिफारिस । ➤ फोटो समेत प्रमाणित गरेको सम्बन्धित विद्यालयको सिफारिस । ➤ नागरिकताको प्रमाण पत्र । ➤ नोट :- एस.ई.ई. को नतिजा प्रकाशन भएको ६ महिना भित्र निवेदन दिई सक्नुपर्नेछ । 	रु. १० को टिकट	सोही दिन	प्रशासन शाखा	सम्बन्धीत शाखाका शाखा प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी	प्रमुख जिल्ला अधिकारी
३	मुद्दा फाँट						
	क) ठाडो उजुरी	<ul style="list-style-type: none"> ➤ पीडित ब्यक्तिको सम्पूर्ण व्यहोरा खुलाई भएका आवश्यक प्रमाण सहितको निवेदन । ➤ निवेदकको ना.प्र.प.प्रतिलिपी 	रु. १० को टिकट	सोही दिन	मुद्दा शाखा	सम्बन्धीत शाखाका शाखा प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी	प्रमुख जिल्ला अधिकारी

	ख) संस्था दर्ता	<ul style="list-style-type: none"> संस्थाका सम्पूर्ण पदाधिकारीहरूले सहीछाप गरेको अनुसूची बमोजिमको निवेदन १ प्रति । संस्थाका सम्पूर्ण पदाधिकारीहरूले शिर र पुछारमा सहीछाप गरेको तोकिए बमोजिमको विधान ३ प्रति । जिल्ला समन्वय समितिको सिफारिस । संस्थाका सम्पूर्ण पदाधिकारीहरूको नागरिकताको प्रतिलिपि । 	रु.१०००।-	प्रक्रिया पुरा हुना साथ ।	मुद्दा शाखा	सम्बन्धीत शाखाका शाखा प्रमुख,सहायक प्रमुख जिल्ला अधिकारी	प्रमुख जिल्ला अधिकारी
	ग) संस्था नविकरण	<ul style="list-style-type: none"> सम्बन्धित संस्थाको निवेदन । गत आ.व.को लेखा परीक्षण प्रतिवेदन । गत आ.व.को कार्य प्रगति प्रतिवेदन र आगामी वर्षको कार्यक्रम । जिल्ला समन्वय समितिको सिफारिस । सकल संस्था दर्ता प्रमाण पत्र स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि कर कार्यालयको फुकुवा पत्र । 	नियममा तोकिए बमोजिम शुल्क । म्याग्द नाधे जेरिवाना सहित ।	सोही दिन	मुद्दा शाखा	सम्बन्धीत शाखाका शाखा प्रमुख,सहायक प्रमुख जिल्ला अधिकारी	प्रमुख जिल्ला अधिकारी
४	राहदानी						
	क) द्रुत सेवा मार्फत राहदानी विभाग बाट लिन	<ul style="list-style-type: none"> सम्बन्धित व्यक्ति उपस्थित भई निर्दिष्ट स्थानमा ल्याच्चे र सहीछाप गरेको निर्धारित फाराम । तोकिए बमोजिमको साइज र गुणस्तरको फोटो । नागरिकता प्रमाण पत्र । नाबालकको हकमा नाबालक परिचय पत्र । 	राहदानी विभाग शुल्क बुझाउने	सोही दिन	राहदानी शाखा	सम्बन्धीत शाखाका शाखा प्रमुख,सहायक प्रमुख जिल्ला अधिकारी	प्रमुख जिल्ला अधिकारी
	ख) विप्री च्यातिई काम नलाग्ने भएको वा हराएको ।	<ul style="list-style-type: none"> सम्बन्धित व्यक्ति उपस्थित भई निर्दिष्ट स्थानमा ल्याच्चे र सहीछाप गरेको निर्धारित फाराम । राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सूचना प्रकाशित गरेको सूचना सकलै प्रति । प्रहरीबाट खोजतलास गरेको निस्सा । विप्री ब्यातिएको, केरमेट भएको सकलै राहदानी । 	नियममा उल्लेख भए बमोजिम ।	सोही दिन फाराम बुझ्ने ।	राहदानी शाखा	सम्बन्धीत शाखाका शाखा प्रमुख,सहायक प्रमुख जिल्ला अधिकारी	प्रमुख जिल्ला अधिकारी
	ग)साधारण सेवामा यस कार्यालयबाट लिन	<ul style="list-style-type: none"> तोकिएको ढाँचाको फाराम । तोकिए बमोजिम राजश्व बुझाएको भौचर । सकल नागरिकता र पुरानो पासपोर्ट भए सो समेत लिई सम्बन्धित व्यक्ति उपस्थित हुनु पर्ने । 	नियममा तोकिए बमोजिमको शुल्क	सोही दिन फाराम बुझ्ने ।	राहदानी शाखा	सम्बन्धीत शाखाका शाखा प्रमुख,सहायक प्रमुख जिल्ला अधिकारी	प्रमुख जिल्ला अधिकारी
	घ) राहदानीको अभिलेख प्रमाणीकरण	<ul style="list-style-type: none"> सम्बन्धित/सरोकारवाला,निकटतम व्यक्तिको निवेदन वा कुनै कार्यालयको पत्र । सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाण पत्र । 	व्यक्तिगत निवेदनको हकमा रु. १० को टिकट ।	सोही दिन	राहदानी शाखा	सम्बन्धीत शाखाका शाखा प्रमुख,सहायक प्रमुख जिल्ला अधिकारी	प्रमुख जिल्ला अधिकारी
५	लेखा फाँट						

	क) दैवी प्रकोप राहत	<ul style="list-style-type: none"> ➤ सम्बन्धित ब्यक्तिको निवेदन । ➤ स्थानिय नियकायको सिफारिस । ➤ प्रहरी प्रतिवेदन । ➤ नागरिकता प्रमाण पत्रको छाँयाप्रति । 	र. १० को टिकट	सोही दिन	लेखा शाखा	सम्बन्धीत शाखाका शाखा प्रमुख,सहायक प्रमुख जिल्ला अधिकारी	प्रमुख जिल्ला अधिकारी
--	---------------------	---	---------------	----------	-----------	--	-----------------------

पुनश्च: यस कार्यालयबाट प्रकाशित महत्वपूर्ण सूचना तथा राहदानी सम्बन्धि जानकारीका लागी वेब साइट daomyagdi.moha.gov.np, फोन नं. ०६९-५२०२३३, तथा हट लाईन नं. ९६९८०६९५२०२३३ (Email:- dao.myagdi@gmail.com) मार्फत बुझ्न र प्रतिक्रिया दिन सक्नु हुने छ ।

स्वतः प्रकाशन जिल्ला प्रशासन कार्यालय, म्याग्दी

५. सेवा प्रदान गर्ने शाखा र जिम्मेवार अधिकारी:

पद/फाँट	कर्मचारीको नाम, थर	टेलिफोन Extension	कोठा नं.
प्र.जि.अ	लक्ष्मण ढकाल	९८४७६२७७७७	१
स.प्र.जि.अ	धिरेन्द्र राज पन्त	९८५७६२४२३३	२
प्रशासन फाँट			
ना.सु.	लिला बहादुर चोखाल	९८५७६२७९५३	५
खरिदार	बिष्णु थापा		५
कम्प्युटर फाँट			
कम्प्युटर अपरेटर	जगन्नाथ आचार्य	९८४६६४७८५९	१०
मुद्दा फाँट		०६९५२०९९४	
ना.सु.	भुवन राना	९८५६०३०१९१	११
नागरिकता फाँट			
ना.सु.	तेजकुमारी थापा	९८४७६२७५२०	३
क.अ.	नविन पौडेल	९८६७६२८७१९	३
खरिदार	-	-	
लेखा फाँट		०६९५२०१३३	
लेखापाल	सुमन सुवेदी	९८५६०००३१	२
राहदानी फाँट		०६९५२०२३३	
ना.सु.	विनिता शर्मा	९८४७७१९८२६	६
का.स.	हरिकृष्ण पौडेल	९८६३२६९६६२	६
दर्ता चलानी र अन्य कार्य			७
हलुका सवारी चालक	मिनलाल शर्मा रिजाल	९८५७६८४९०९	
का.स.	कल्पना मगर	९८४७६२८००६	
का.स.	धर्मराज सुवेदी	९८४७७२०००९	
का.स.	सिताराम रिजाल	९८४७७०१२१२	
का.स.	नर बहादुर रोका	९८४७६५०५५९	
का.स.	हरिकृष्ण पौडेल	९८६३२६९६६२	
राष्ट्रिय परिचयपत्र विवरण दर्ता अपरेटर			
दर्ता विवरण अपरेटर	विष्णु खत्री	९८६७८८९१७३	९
दर्ता सहयोगी	बिन्दु खत्री	९८०५११५१७२	९

६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि:

नागरिक बडापत्रमा उल्लेख भएबमिजिम हुने ।

७. निर्णय गर्ने प्रक्रिया र अधिकारी

निवेदन, उजुरी उपर निर्णय गर्ने प्रक्रिय शान्ति सुरक्षासँग सम्बन्धित उजुरी भए कार्यालय परिसरमा प्राप्त गर्न सकिने निवेदन र आफ्नो नागरिकताको प्रतिलिपि सहित प्रशासन र शान्ति सुरक्षा हेर्ने सहायक प्रमुख जिल्ला अधिकारी समक्ष (कोठा नं. २) पेश गर्ने ।

८. गुनासो सुनुवाई अधिकारी

प्र.जि.अ.- लक्ष्मण ढकाल

९. सम्पादन गरेका कामको विवरण (२०८१ बैशाख -२०८१ असार मसान्तसम्म)

क. यस कार्यालयबाट नियमित रुपमा सम्पादन भएका कामको विवरण देहाय बमोजिम रहेको छ :

क्र.स.	नागरिकताको किसिम	बैशाख		जेठ		असार		कुल सङ्ख्या		कुल सङ्ख्या	
		महिला	पुरुष	महिला	पुरुष	महिला	पुरुष	महिला	पुरुष		
१.	बंशज	२३२	१९१	४९०	४०१	४९८	४८०	१२२०	१०७२	२२९२	
२.	बैवाहिक अंगिकृत	-	-	-	-	-	-	-	-	-	
३.	जन्मसिद्ध	-	-	-	-	-	-	-	-	-	
४.	प्रतिलिपि (वंशज)	१४८	१२७	२३७	२०२	११३	११०	४९८	४३२	९२१	
राहदानी											
५.	राहदानी वितरण										१३१३
६.	राहदानी सिफारिस(साधारण)										१४०६
७.	राहदानी सिफारिस(दुर्त)										११
८.	नाबालक परिचयपत्र										८३
९.	राष्ट्रिय परिचयपत्र सिफारिस	३०५	६८९	६०१	५८७	७२६	६४४	१६३२	१९१९	३५५१	
१०.	राष्ट्रिय परिचयपत्र वितरण	३५७		३०२		१५०				८०९	

ख. संस्था छापाखाना तथा पत्रपत्रिका

क्र.स.	कामको विवरण	कुल सङ्ख्या	
१.	संस्था दर्ता	०८	
२.	संस्था नबिकरण	४४	
३.	संस्था खारेजी	-	
४.	छापाखाना दर्ता	-	
५.	पत्रपत्रिका दर्ता	अस्थायी	-
		स्थायी	-
		जम्मा	-

ग. मुद्दा

मुद्दाको प्रकार	अघिल्लो वर्षबाट ल्याइएका मुद्दाहरू	दर्ता भएका मुद्दा			फैसला /निर्णय/सदरस्याहा			जम्मा बाँकि
		बैशाख	जेठ	असार	बैशाख	जेठ	असार	
के.सा.अ/अभद्र व्यवहार	१६	१	२	३	१	१	१	५
जुवा	०	-	-	-				०
कालोबजार तथा केही अन्य सामाजिक अपराध	-	-	-	-	-	-	-	-
सवारी क्षतिपुर्ति	०	०	०	०	०	-	०	०
खाध्य ऐन अन्तर्गत	-	-	-	-	-	-	-	-
हातहतियार तथा खरखजाना	-	-	-	-	-	-	-	-
कुल जम्मा	१६	१	२	३	१	१	१	५

घ. आदिवासी/जनजाति/पेन्सन/हातहतियार आदि सिफारिस:-

क्र.स.	कामको विवरण	कुल सङ्ख्या
१.	आदिवासी /जनजाति, दलित सिफारिस	५२
२.	हातहतियार ईजाजतपत्र नबिकरण	३७
३.	नयाँ हातहतियार दर्ता	-
४.	प्रहरीमा बुझाएको हातहतियार	-
५.	शान्ति सुरक्षाको लागि प्राप्त निवेदनलाई प्रहरीमा पठाइएको	२१
६.	नाईके (नयाँ ईजाजतपत्र)	-
७.	नाईके (ईजाजतपत्र नबिकरण)	-
८.	पेन्सन सिफारिस, शपथ पत्र	१३२
९.	नामथर उमेर आदि प्रमाणित	११
१०.	चालचलन बुझ्न पठाइएको	८
११.	प्रकोप पिडितलाई राहत बितरण	२,८०,०००/-
१२.	बजार अनुगमन	६
१३.	विकास आयोजना निरीक्षण	४
१४.	सार्वजनिक सुनुवाई कार्यक्रमहरूको समन्वय	२
१५.	अख्तियार दुरुपयोग सम्बन्धी मुद्दा	१

ड. बैठकहरूको विवरण

क्र.स.	बैठकको विवरण	बैशाख	जेठ	असार	कुलसंख्या
१.	जिल्ला सुरक्षा समितिको बैठक	२	७	३	१२
२.	DCMC बैठक	-	-	-	-
३.	कार्यालय प्रमुखहरूको बैठक	१	१	१	३
४.	विपद् व्यवस्थापन समितिको बैठक	-	०	१	१
५.	कार्यालयको कर्मचारीको नियमित बैठक	१	१	१	३
६.	सूचना अधिकारीको बैठक	-	-	१	१
७.	मुआब्जा समितिको बैठक/सरकारी जग्गा	-	-	२	२
८.	आयोजना प्रमुखहरूको बैठक		१	-	१
९.	जिल्ला अनुगमन तथा मुल्याङ्कन समितिको बैठक	-	-	१	१
१०.	राजमार्ग अवरोध हटाउने सुरक्षा कारबाहीको कार्यदल बैठक	-	१	-	१
११.	उपभोक्त हित संरक्षण समन्वयात्मक बैठक	-	०	१	१
१२.	अन्य	२	२	३	७

१०. कार्यालय प्रमुख र सूचना अधिकारीको नामथर र पद:

क. कार्यालय प्रमुख:

- नाम: लक्ष्मण ढकाल
- पद: प्रमुख जिल्ला अधिकारी
- मोबाइल नम्बर: ९८५७६२७७७७
- ईमेल ठेगाना: daomyagdi@gmail.com

ख. सूचना अधिकारी/गुनासो सुनुवाई अधिकारी

- नाम: धिरेन्द्र राज पन्त
- पद: सहायक प्रमुख जिल्ला अधिकारी
- मोबाइल नम्बर: ९८५७६२४२३३
- ईमेल ठेगाना: daomyagdi@gmail.com

११. ऐन, नियम, विनियम र निर्देशिकाको सूची:

- नेपालको संविधान
- नागरिकता ऐन, २०६३ र नियमावली २०६३
- राहदानी ऐन, २०६४
- स्थानीय प्रशासन ऐन, २०२८
- हातहतियार तथा खरखजाना ऐन, २०१९ तथा नियमावली, २०२८
- बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४
- लागू औषध(नियन्त्रण), २०३३
- आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन, २०१७
- आवश्यक वस्तु संरक्षण ऐन, २०१२
- मुलुकी अपराध (संहिता) ऐन, २०७४
- मुलुकी फौजदारी कार्यविधि (संहिता), २०७४
- फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४
- भ्रष्टाचार निवारण ऐन, २०५९
- सार्वजनिक सुरक्षा ऐन २०४६
- संस्था दर्ता ऐन, २०३४
- उपभोक्ता संरक्षण ऐन, २०७५
- जग्गा प्राप्ति ऐन, २०३४
- सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४
- सुशासन नियमावली, २०६५
- गृह प्रशासन सुधार कार्ययोजना, २०७४
- सूचनाको हकसम्बन्धी ऐन, २०६४
- सूचनाको हकसम्बन्धी ऐन, २०६४
- सूचनाको हकसम्बन्धी नियमावली, २०६५
- नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६८
- विपद् जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति, २०६६
- प्रकोप पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड, २०६४
- गृहमन्त्रालय र अन्तर्गत कार्यरत कर्मचारीहरूको सदाचार संहिता, २०७५

१२. आम्दानी खर्च तथा आर्थिक कारोवार सम्बन्धि आवधिक विवरण:

सि.नं.	बजेट शिर्षक	बजेट निकासा	बजेट खर्च	प्रगति (प्रतिशत)	कैफियत
१.	चालु	१,५५,९३,७००/-	१४,११,८२९०.५८	९०	
२.	पुँजीगत	१४,००,०००/-	११६४८०८/-	८३.२	
३.	बेरुजुको अवस्था शुन्य रहेको ।				

१३. तोकिए बमोजिम अन्य काम

- विपद् ग्रस्त निजी घर र भौतिक संरचनाको विस्तृत अभिलेख तयार गरिएको हालसम्म लाभग्राही कायम भएका बेनी नगरपालिकाका ८१ र गाउँपालिकाका २४३ गरी ३२४ लाभग्राही भएकोमा पहिलो किस्ता प्राप्त गर्न बाँकी न.पा. तर्फ ५ र गाउँपालिका तर्फ ५८, दोस्रो किस्ता प्राप्त गर्न बाँकी न.पा. तर्फ १७ र गा.पा. तर्फ ११४ र तेस्रो किस्ता प्राप्त गर्न बाँकी न.पा. ४७ र गा.पा. तर्फ १३१ रहेको ।
- बजार अनुगमन गरी म्याद गुज्रिएका बस्तुहरूको जफत गरी नष्ट गरिएको ।
- विकास निर्माण सहजिकरणका लागि सरोकारवालाहरूसँग छलफल बैठक गरी समन्वय गरिएको ।
- जिल्लामा सर्वपक्षिय/सर्वदलीय राजनैतिक दल, गैरसरकारी संघसंस्था, पत्रकारसँग जिल्ला समग्र शान्ति सुरक्षा लगायत सेवा प्रवाह सम्बन्धमा छलफल गरिएको ।
- कालीगण्डकी कोरिडोर (बेनी-जोमसोम) सडक योजना तथा जिल्लाका अन्य सडकहरू बर्षादको समयमा अवरूद्ध हुने भएकोले आवश्यकता अनुसार अनुगमन, निरीक्षण साथै सम्बन्धित निकाय एवं सरोकारवालाहरूसँग समन्वय र सहजीकरण गरी सुचारू गर्न पहल गरिएको ।
- विभिन्न निकायमा परेको उजुरीको छानविन र प्रतिवेदन ।
- विभिन्न आयोजनाको मुआब्जा निर्धारण तथा क्षतिपूर्ति निर्धारणमा सहजीकरण ।
- एन.आर.एन. नागरिकता जारी ।

१४. अघिल्लो आर्थिक वर्षमा सार्वजनिक निकायले कुनै कार्यक्रम वा आयोजना संचालन गरेको भइ सोको विवरण ।

१५. जिल्ला प्रशासन कार्यालयको website <http://daomyagdi.moha.gov.np/>

१६. सार्वजनिक निकायले प्राप्त गरेको वैदेशिक सहायता, अनुदान एवं प्राविधिक सहयोग र सम्झौता सम्बन्धीत विवरण

कुनै किसिमको सहायता, अनुदान प्राप्त नभएको ।

१७. बजेट तथा कार्यक्रम

बजेट बुदा नं. १२ मा उल्लेख भईसकेको र कार्यक्रम नभएको ।

१८. सार्वजनिक निकायले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयावधि ।

मुदासँग सम्बन्धित तथा अनुसन्धानसँग सम्बन्धित तथा अनुसन्धानको क्रममा रहेका विवरणहरू सरोकारवाला निकायलाई मात्र उपलब्ध गराउन सकिने छ । साथै अदालत वा माथिल्लो निकायको आदेश भएमा बाहेक नागरिकता र संस्थासँग सम्बन्धित विवरण सम्बन्धित व्यक्ति र संस्थालाई बाहेक उपलब्ध गराइने छैन ।

१९. सार्वजनिक निकायमा परेका सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिएको विषय ।

-

२०. सार्वजनिक निकायका सूचनाहरू अन्यत्र प्रकाशन भएमा वा हुने भएको भए सोको विवरण:

प्रस्तुत विवरण जिल्ला प्रशासन कार्यालयको

Website:- <http://daomyagdi.moha.gov.np/>

Email:- daomyagdi@gmail.com

facebook page- जिल्ला प्रशासन कार्यालय, म्याग्दी

फोन नं.:- ०६९-५२०२३३

फ्याक्स नं.:- ०६९-५२०१३३